



संघीय मामिला तथा समाजिक सुरक्षा शाखा मन्त्रालय  
(सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षा शाखा )



सिंहदरवार,  
काठमाण्डौ, नेपाल।

पत्रसंख्या: ०७७/७८ (सा.स.सा.सु)

च.नं. ३२

मिति: २०७७/०६/२९

विषय: कार्यविधि कार्यान्वयन सम्बन्धमा ।

श्री स्थानीय तहहरू (सबै)

प्रस्तुत विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मिति २०७७।०६।२९, च.नं. १२ को पत्र संलग्न छ । पत्रबाट व्यहोरा अवगत गरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तयार गरेको "तथ्याङ्क तथा अभिलेख अद्यावधिक गरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने कार्यविधि, २०७७" कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरणका लागि निर्णयानुसार अनुरोध छ ।

बोधार्थः

श्री महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,  
सिंहदरवार, काठमाण्डौ ।

श्री सूचना तथा प्रविधि शाखा, सं.मा.तथा सा.प्र. मन्त्रालयः पत्र तथा कार्यविधि  
वेबसाइटमा अपलोड गरिदिन हुन अनुरोध ।

०६६००६५५९९  
लेखनाथ भट्टराई  
शाखा अधिकृत

‘ स्वच्छ र सक्षम निजामती प्रशासनःसमृद्धि र सुशासन । ’

सिंहदरवार, काठमाण्डौ, फोन ४२००४९४, ४२००५२८ Web: [www.mofaga.gov.np](http://www.mofaga.gov.np)



## तथ्याङ्क तथा अभिलेख अध्यावधिक गरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन तथा अध्यावधिक गर्ने कार्यविधि, २०७७

प्रस्तावना: नेपालको संविधान, प्रचलित कानून, नीति, नियम तथा अन्तर्राष्ट्रिय तहमा नेपाल सरकारको नफ्याट पेश हुने प्रतिवेदन समेतको लागि महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैंगिक अल्पसंख्यकसँग सम्बन्धित सूचना तथा तथ्याङ्कहरु स्थानीय तथा प्रदेश तहवाट संकलन गरी नियमित रूपमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा तथ्याङ्क संहितको प्रतिवेदन पटाउने व्यवस्था गर्न बाझ्छनीय भएकोले,

नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले देहायको कार्यविधि बनाएको छ।

### परिच्छेद - १

#### प्रारम्भिक

१. संधिम नाम र प्रारम्भ. (१) यस कार्यविधिको नाम "तथ्याङ्क तथा अभिलेख अध्यावधिक गरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन तथा अध्यावधिक गर्ने कार्यविधि, २०७७" रहेको छ।

(२) यो कार्यविधि नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयवाट स्वीकृत भएको भितिदेखि प्रारम्भ हुनेछ।

२. परिभासा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:-

- (क) "तथ्याङ्क तथा अभिलेख" भन्नाले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धित कुनै पनि तथ्याङ्क तथा अभिलेख सम्झनु पर्दछ।
- (ख) "प्रदेश मन्त्रालय" भन्नाले सातै प्रदेशका महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विषय होर्ने सामाजिक विकास मन्त्रालय सम्झनु पर्दछ।
- (ग) "मन्त्रालय" भन्नाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्झनु पर्दछ।
- (घ) "स्थानीय तह" भन्नाले नगरपालिका वा गाउँपालिका सम्झनु पर्दछ।



## परिच्छेद -२

### उद्देश्य तथा तथ्याङ्क संकलन

#### ३. कार्यविधि निर्माणको उद्देश्यः

- (क) स्थानीय तहदेखि केन्द्रसम्म तथ्यांक तथा अभिलेख अद्यावधिक गरी एकिकृत प्रतिवेदन प्रणाली स्थापित गर्नु ।
- (ख) तथ्यांक संकलन तथा विवरण अद्यावधिक तथा अभिलेखिकरण कार्यमा एकरूपता ल्याउनु ।
- (ग) उपलब्ध तथ्यांकहरूको आधारमा नीति निर्माण तर्जुमा तथा कार्यक्रम कार्यान्वयन तथा अनुगमन प्रभावकारी बनाउनु ।
- (घ) तथ्यांकीय तथा अभिलेख प्रणालीको गुणस्तर वृद्धि गर्दै लग्नु ।

४. सूचना तथा तथ्याङ्क संकलन गर्ने: (१) प्रत्येक प्रदेश तथा स्थानीय तहले आफ्नो अधिकार अंतर र भौगोलिक क्षेत्र भित्रको सूचना तथा तथ्याङ्क अद्यावधिक गर्नुपर्नेछ ।

(२) दफा १ वर्मोजिम संकलन भएका तथ्यांकहरू प्रदेशका सामाजिक विकास मन्त्रालय तथा स्थानीय तहले अनुसूचीमा अभिलेख भए वर्मोजिमको ढाँचामा तयार गरी चैमासिक तथा वार्षिक रूपमा महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पटाउनु पर्नेछ ।

५. तथ्याङ्क पठाउने सम्बन्धी व्यवस्था: (१) सामाजिक विकास मन्त्रालयले तथा स्थानीय तहले प्रत्येक चैमासिक र वार्षिक रूपमा तोकिएको ढाँचामा तथ्याङ्क र विवरणहरू पटाउदा Excel मा सफ्ट कपी तथा हार्डकपीमा समेत प्रमाणित गरी उपलब्ध गराउनु पर्नेछ ।

(२) तथ्यांक उपलब्ध गराउदा तथ्याङ्कको स्रोत एकाई र संकलन गरिगाको वर्ष स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ ।

(३) तथ्याङ्क संकलन गर्दाका विधि र तरिकाहरू न्युनतम तथ्याङ्कीय मापदण्ड अनुरूप हुने गरि एकरूपता र स्तराकृत गरेको हुनुपर्नेछ ।

(४) तथ्याङ्क संकलन र सम्प्रेषण गर्दा महिला वालवालिका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा यौनिक तथा लैंड्रिक अल्पसंख्यक सर्वैको विवरण स्पस्ट खुल्ने गरि खण्डीकृत रूपमा तयार गरी अनुसूची वर्मोजिमको ढाँचामा पटाउनु पर्नेछ ।

(५) तथ्याङ्क संकलनलाई दिगो विकास लक्ष्यका सूचक सँग आवद्ध गर्ने गरि आवश्यक व्यवस्था मिलाउने र दिगो विकास सम्बन्धी सूचकहरू सोही ढाँचामा उपलब्ध गराउनु पर्नेछ ।

(६) मन्त्रालयले तोकेको अनुसूची वर्मोजिमको ढाँचामा आवश्यक विवरण निरन्तर रूपमा उपलब्ध गराउने विषयलाई प्राथमिकता दिनुपर्नेछ ।

*[Handwritten signatures and initials of officials]*



- (३) तथ्याङ्को निरन्तर प्रतिवेदनका लागि एक जना कर्मचारीलाई तथ्यांकीय सम्पर्क व्यक्ति तोक्ने र सो को जानकारी महिला बालबालिका तथा ज्येष्ठ नारीक मन्त्रालयमा नाम, पद र सम्पर्क नम्बर सहित उपलब्ध गराउने।
६. सूचना तथा तथ्याङ्क गोप्य राख्नुपर्ने: (१) प्रचलित संघीय कानून अनुसार गोप्य राख्नु पर्ने भनिएका सूचना तथा तथ्याङ्कको गोपनियता सम्बन्धित सबैले कायम गर्नु पर्नेछ ।
- परिच्छेद- ३
- विविध
७. संशोधन सम्बन्धी व्यवस्था: यस कार्यविधिमा उल्लेखित व्यवस्था थपथट वा संशोधन गर्ने अधिकार मन्त्रालयलाई हुनेछ ।
८. प्रचलित कानून बमोजिम हुने: यस कार्यविधिमा उल्लेख भएका विषयको सम्बन्धमा यसै कार्यविधि बमोजिम र अन्य विषयहरूमा प्रचलित कानून बमोजिम हुनेछ ।



अनुसूची

### तथ्याङ्कीय सूचकहरू:

आर्थिक वर्षः

प्रतिवेदनको अवधि: .....देखि .....सम्म

प्रदेश/स्थानीय तहको नाम :

सूचकहरू	विवरण	सन्दर्भ अवधि	तथ्याकांक्षों शोत
<b>१. महिला सम्बन्धी विवरण</b>			
महिलाको जनसंख्या			
सामाजिक सुरक्षा भत्ता पाउने एकल महिलाको संख्या			
लैंगिक उत्तरदायी वजेट (प्रतिशतमा)			
स्थानीय तहमा महिलाको प्रतिनिधित्व (प्रतिशतमा)			
लैंगिक हिसाका घटना			
हवाई उद्धार गरिएको गर्भवती महिलाको संख्या			
लैंगिक हिसा पिडित/ प्रभावितको लागि संचालित सेवा			
केन्द्र संख्या			
लैंगिक हिसा पिडित/ प्रभावितको लागि संचालित सेवा			
केन्द्रमा आश्रय लिनेको संख्या			
मानव वेचविखनका पिडित/ प्रभावित हरुको लागि			
संचालित पुनर्स्थापना केन्द्रको संख्या			
मानव वेचविखनका पिडित/ प्रभावित हरुको लागि			
संचालित पुनर्स्थापनाकेन्द्रमा आश्रय लिनेको संख्या			
गैनिक तथा लैंगिक अल्पसंख्याखारुको संख्या (विवरण)			
<b>२. बाल बालिका तथा किशोर किशोरी</b>			
बालबालिकाको जनसंख्या (१८ वर्ष सम्म)			
सामाजिक सुरक्षा भत्ता पाउने बालबालिकाको संख्या			
बालविकास केन्द्रको संख्या			
बालगृहहरुको संख्या			
बालगृहमा पुर्नस्थापना भएका बालबालिकाको जम्मा			
संख्या			
बालगृहमा आश्रय लिने बालिकाको संख्या			

N.C  
18

8  
T.M.



सूचकहरू	विवरण	सन्दर्भ अवधि	तथ्याक्रमो श्रोत
बालगृहमा आश्रय लिने बालकको संख्या			
सडक बालबालिकाको संख्या			
बालबालिकाको छोत्रमा विनियोजित रकम (प्रतिशतमा)			
३. न्यायिक समितिमा परेका उजुरीहरूको विवरण			
न्यायिक समितिमा परेका जम्मा उजुरीहरूको संख्या			
बालविवाह			
जवरजस्ती करणी			
जवरजस्ती करणीको उद्दोग			
घरेलु हिसा			
मानव वेचविखन			
सम्बन्ध विच्छेद			
बहुविवाह			
बोक्सीको आरोप			
वैवाहिक जवरजस्ती करणी			
गर्भपतन			
दाइजो			
कुटपीट/लुटपिट			
अपहेलना			
ग्रातना			
अन्य (खुलाउने)			
४. ज्येष्ठ नागरिक			
ज्येष्ठ नागरिकको संख्या			
सामाजिक सुरक्षा भत्ता पाउने महिला ज्येष्ठ नागरिकको संख्या			
सामाजिक सुरक्षा भत्ता पाउने पुरुष ज्येष्ठ नागरिकको संख्या			
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र			
निर्माण भएको वृद्धाश्रम संख्या			

N  
E  
F

५

A  
M  
T



सूचकहरु	विवरण	सन्दर्भ अवधि	तथ्यांकको थोन
बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको संख्या			
सय वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको संख्या			
त्रिपन्न / असहाय ज्येष्ठ नागरिकहरुको संख्या			
सडकबाट उडार गरिएका ज्येष्ठ नागरिकको संख्या			
ज्येष्ठ नागरिकको क्षेत्रमा विनियोजित रकम (प्रतिशतमा)			
५. अपाइन्ता भएका व्यक्ति			
सीपमूलक तालिम प्राप्त अपाइन्ता भएका व्यक्ति			
पूर्ण अशक्त अपाइन्ता (क) श्रेणीका सुरक्षा भत्ता पाउने व्यक्ति			
अति असक्त अपाइन्ता (ख) श्रेणीका सुरक्षा भत्ता पाउने व्यक्ति			
अपाइन्ता पुनर्स्थापना केन्द्र संख्या			
अपाइन्ता पुनर्स्थापना केन्द्रमा पुनर्स्थापित संख्या			
सडकबाट उडार गरिएका अपाइन्ता भएका व्यक्ति			
अपाइन्ता क्षेत्रमा विनियोजित रकम (प्रतिशतमा)			
अपाइन्ता परिचयपत्र वितरण			
गानो कार्ड पाउनेको संख्या (क) श्रेणीको)			
निलो कार्ड पाउनेको संख्या (ख श्रेणीको)			
पहेलो कार्ड पाउनेको संख्या (ग श्रेणीको)			
सेतो कार्ड पाउनेको संख्या (घ श्रेणीको)			
पुनर्स्थापनाको क्षेत्रमा कम गर्ने संघ संस्थाको विवरण (खुल्ने गरि)			

नोट: प्रदेश तथा स्थानीय तहले आवश्यकता अनुसारका माथि उल्लेख वाहेकका तथ्यांक तथा सूचकहरु संकलन तथा प्रकाशन र रिपोर्टिङ गर्न सक्नेछ ।

✓ ✓

✓